

मिति २०७९ साल भाद्र १२ गतेको गाउँ कार्यपालिकाको निर्णय
प्रस्तावित विषयहरू:

१. समिक्षा सम्बन्धमा ।
२. प्रवक्ता तोक्ने सम्बन्धमा ।
३. साना सिचाई बाँकी रकम भुक्तानि सम्बन्धमा ।
४. संघ संस्था, क्लब तथा जल उपभोक्ता संस्था नियमन सम्बन्धमा ।
५. शिक्षा समितिको सिफारिस सम्बन्धमा ।
६. बिद्यार्थि प्रोत्साहनको लागि समिति गठन सम्बन्धमा ।
७. दलित समुदायको जात थर सूचीकरण सम्बन्धमा ।
८. भूमिहिन दलित तथा सुकुम्बासी सम्बन्धमा ।
९. बाँझो तथा उपयोग नभएका कृषि योग्य जग्गा सम्बन्धमा ।
१०. औषधि उपचार वापत खर्च सम्बन्धी कार्यविधि सम्बन्धमा ।
११. सुन्तले पोखरी तथा पानी मुनि धारो पोखरी सम्बन्धमा ।
१२. सवारी साधन सम्बन्धमा ।
१३. वडा सञ्चालन खर्च सम्बन्धमा ।
१४. लिखु ८ मा बैंक माग गर्ने सम्बन्धमा ।
१५. झोलुंगे पुल माग गर्ने सम्बन्धमा ।
१६. विविध सम्बन्धमा ।

निर्णयहरू:-

१. निर्णय नं. १, प्रस्ताव नं. १ माथि आवश्यक छलफल गर्दा आर्थिक बर्ष ०७८/७९ मा सम्पादित क्रियाकलाप तथा सेवा प्रवाहको सम्बन्धमा समिक्षा गरी यस आर्थिक बर्षमा सम्पादन हुने क्रियाकलाप तथा सेवा प्रवाहलाई थप व्यवस्थित बनाई शुसासन, मित्तव्ययीता तथा जवाफदेहिता कायम हुने गरी कार्यक्रमहरूको कार्यान्वयन गर्ने सर्वसम्मत निर्णय गरियो ।

२. निर्णय नं. २, प्रस्ताव नं. २ माथि आवश्यक छलफल गर्दा गाउँ कार्यपालिका कार्यसम्पादन नियमावली, २०७४ को नियम १७ को उपनियम १ बमोजिम यस गाउँ कार्यपालिकाकाका सदस्य एवम् वडा नं. ५ वडाध्यक्ष श्री मोहन कार्कीलाई कार्यपालिकाको प्रवक्ता तोक्ने सर्वसम्मतबाट निर्णय गरियो ।
३. निर्णय नं. ३, प्रस्ताव नं. ३ माथि आवश्यक छलफल गर्दा आर्थिक बर्ष २०७८/७९ मा कार्य सम्पन्न भएता पनि स्वीस सरकार, नेपाल सरकार, प्रदेश सरकार र गाउँपालिकाले विनियोजन गरेको बजेट अभावको कारण कार्य सम्पन्न प्रतिवेदन बमोजिम भुक्तानि हुँन बाकी देहायका योजनाहरुको रकम यस आर्थिक बर्षमा तत् तत् स्रोतबाट व्यवस्थापन भएको हुँदा नियमानुसार भुक्तानि गर्ने सर्वसम्मतबाट निर्णय गरियो ।

क्र.स.	योजनाको नाम	भुक्तानि हुँन बाकी रकम
१	डुडेखोला खुदुर्की साघुटार सिचाई जल उपभोक्ता संस्था, लिखु ८	५,१५,८९८।००
२	डुडेखोला माटेबेशि सिचाई जल उपभोक्ता संस्था, लिखु ६	४,९१,१३४।००
३	साकाले खोला मझुवा सिचाई जल उपभोक्ता संस्था, लिखु ८	७६,१७७।००
४	सेतो पहिरो जामुनेटोल सिचाई जल उपभोक्ता संस्था, लिखु ४	२,८१,१०८।००

४. निर्णय नं. ४, प्रस्ताव नं. ४ माथि आवश्यक छलफल गर्दा स्थानीय संस्था दर्ता नियमावली, २०७५ को नियम ५ बमोजिम गाउँपालिकामा दर्ता भएका संघ संस्था, कल्ब, जल उपभोक्ता संस्थाहरुले अनिवार्य रुपमा आर्थिक बर्षको समाप्तिबाट तीन महिना सम्ममा संस्था नविकरण तोकिए बमोजिम अनिवार्य रुपमा गर्नु पर्ने प्रावधान रहेता पनि गत आर्थिक बर्ष देखि हाल सम्म पनि अधिकांस संस्था नविकरण नभएको हुँदा नियमानुसार नियमन प्रक्रियाको लागि पत्राचार गर्ने साथै संस्थाको लेखा तथा सामाजिक परीक्षण सहजिकरणको लागि गाउँपालिकाबाट लेखा परीक्षकको नियमानुसार सूचीकरण गरी संस्थालाई जानकारी गराई सोहि लेखापरीक्षकबाट मिति २०७९ अशोज मसान्त सम्ममा लेखा परीक्षण गर्न गराउन तथा लेखा परीक्षण वापत लाग्ने खर्च समेत सोही संघसंस्थाबाट व्ययभार हुने गरी व्यवस्थापन गरी नियमानुसार संस्था नविकरण गर्न यस गाउँपालिकामा दर्ता भएका संघ संस्था, कल्ब, जल उपभोक्ता

संस्थाहरूलाई निर्देशन प्रदान गर्ने अन्यथा संस्था खारेजि प्रक्रिया अगाडि बढाउने तथा यस गाउँपालिकालाई कार्यक्षेत्र बनाई अन्य निकायमा दर्ता भएका संघसंस्थालाई गाउँपालिकामा सूचीकरण हुन सार्वजनिक सूचना आवाहन गर्ने सर्वसम्मतबाट निर्णय गरियो ।

५. निर्णय नं. ५, प्रस्ताव नं. ५ माथि आवश्यक छलफल गर्दा गाउँ शिक्षा समितिको मिति २०७९/०५/१० गतेको बैठकको सिफारिस अनुसार देहायका बिषयहरूलाई संशोधन सहित अनुमोदन गर्ने सर्वसम्मतबाट निर्णय गरियो । गाउँ शिक्षा समितिको निर्णय यसै साथ संलग्न छ ।

क) मिति २०७६ साल बैशाख १० गते शिक्षा समितिको निर्णय तथा मिति २०७६ साल बैशाख २० गते कार्यपालिकाले अनुमोदन गरे वमोजिम देहायमा उल्लेखित विद्यालय मर्ज भएको र उक्त समायोजित विद्यालयमा कामकाज गर्दै आइरहेका विद्यालय कर्मचारीहरूको सम्बन्धमा महालेखाको प्रतिवेदनमा एउटै विद्यालयमा २ जना विद्यालय कर्मचारी राख्न नपाउने भनि उल्लेख गरेकोले निजहरूलाई सेवाबाट हटाइएको तथा मिति २०७८ साल चैत्र २२ गतेको श्री शिक्षा तथा मानव स्रोत विकास केन्द्रको समायोजित विद्यालयका कर्मचारीहरूको सम्बन्धमा विद्यार्थी संख्या र आवश्यकता अनुरूप समायोजित कर्मचारीलाई खटाउन सक्ने भनी परिपत्र भएको र आ.व २०७९/८० मा वाल कक्षा देखि कक्षा ६ सम्मका विद्यार्थीलाई दिवा खाजाको व्यवस्था भएकोले यस लिखु गाउँपालिका अन्तर्गत सञ्चालित ८ वटा माध्यमिक विद्यालयमा वाल कक्षा देखि कक्षा ६ सम्मका विद्यार्थीलाई दिवा खाजा खुवाउने प्रबन्धको लागि तपसिलको समायोजित कर्मचारीहरूलाई ८ वटा माध्यमिक विद्यालयमा हाजिर हुने गरी व्यवस्थापन गर्ने ।

क्र. सं.	विद्यालयको नाम	वडा नं.	गाभिएको विद्यालयको नाम	गाभिएको विद्यालयको कर्मचारीको नाम	समायोजित कर्मचारीले काम गर्नुपर्ने विद्यालय
१	जनजीवन मा.वि.	९	महिमा आ.वि.	ईश्वरी थापा मगर	जनजीवन मा.वि.
२	लेति मा.वि.	९	पुरुषोत्तम आ.वि.	कल्पना नेपाल(गौतम)	लेति मा.वि.
३	जाल्पा मा.वि.	८	जनचेतना आ.वि.	प्रेम कुमारी मगर	जाल्पा मा.वि.

४	राम्चे आ.वि.	७	ग्रामविकास आ.वि.	पवित्रा खत्री	ग्रा.यु.सी. मा.वि.
५	वडडाँडा आ.वि.	५	टंकेश्वरी आ.वि.	यज्ञ बहादुर थापा मगर	भिमसेनस्थान मा.वि.
६	सिद्धमनपूरदेवी आ.वि.	४	कन्यादेवी आ.वि.	सुनिता कार्की	यसम मा.वि.
७	ज्ञानज्योति मा.वि.	२	इन्द्रज्योति आ.वि.	सिता खड्का	ज्ञानज्योति मा.वि.
८	च्युरीडाँडा मा.वि.	१	लिखु आ.वि.	भेष कुमारी माझी	च्युरीडाँडा मा.वि.

ख) श्री ग्रामोदय युगकवि सिद्धिचरण मा.वि.को मिति २०७९ साल साउन ११ गतेको कक्षा १२ को कृषि (वालीविज्ञान) सञ्चालन अनुमति मागको पत्र अनुसार यस शैक्षिक सत्र २०७९ साल देखि कक्षा १२ को कृषि (वाली विज्ञान) कक्षा सञ्चालनको लागि अनुमति दिई अनुमोदनको लागि आगामि गाउँ सभामा पेश गर्ने ।

ग) लिखु गाउँपालिका अन्तर्गत सञ्चालित २२ वटा सामुदायिक विद्यालय र २ वटा सामुदायिक सिकाइ केन्द्रको आ.व. २०७८/७९ को विद्यालय कर्मचारी तथा सहजकर्ताको चौथो त्रैमासिक तलबभत्ता वापतको रकम रु ११,२३,५००।०० (अक्षरेपि एघार लाख तेइस हजार पाँच सय रुपैया मात्र) तलबभत्ता आन्तरिक स्रोत शिर्षकमा बजेट विनियोजन भएको तथा आन्तरिक स्रोत रकम अभावको कारण बिद्यालयमा बजेट निकासो नभएको हुँदा आर्थिक बर्ष ०७९/८० को विनियोजनबाट बाकि अल्या बजेटबाट व्यवस्थापन हुने गरी बजेट तर्जुमा गर्ने ।

घ) यस गाउँपालिका अन्तर्गत सञ्चालित श्री ग्रामोदय युगकवि सिद्धिचरण माध्यमिक विद्यालयमा कार्यरत नि.प्र.अ. नेत्र कुमारी पौडेललाई प्र.अ नियुक्तिको लागि मिति २०७९ साल जेठ १८ गतेको वि.व्य.स.को निर्णय सहित मिति २०७९ साल जेठ २२ गते विद्यालयको निवेदन पेश भएकोले स्थानीय शिक्षा नियमावली, २०७५ को नियम ४९ (२) बमोजिम निजलाई प्र.अ. नियुक्ति गर्ने ।

ङ) यस गाउँपालिका अन्तर्गत सञ्चालित २२ वटा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुले आफ्नो पेशाप्रति प्रतिवद्ध भई प्रचलित शिक्षा ऐन तथा नियमावलीको अधिनमा रहि

कार्य गर्नु पर्नेछ यदि सो ऐन तथा नियमावली विपरित कार्य गरेको पाइएमा प्रचलित शिक्षा ऐन तथा नियमावली बमोजिम कारवाही प्रक्रिया अगाडी बढाउने ।

६. निर्णय नं. ६, प्रस्ताव नं. ६ माथि आवश्यक छलफल गर्दा आर्थिक बर्ष ०७९/८० को स्वीकृत बिद्यार्थि प्रोत्साहन कार्यक्रम कार्यान्वयन, प्रोत्साहित हुने बिद्यार्थि छनौट तथा प्रोत्साहनको कार्यक्रम समेत सञ्चालनको लागि देहायको तीन सदस्यीय एक समिति गठन गर्ने सर्वसम्मत निर्णय गरियो ।

संयोजक:- रचना मैनालि (शिक्षा अधिकृत)

सदस्य:- नेत्र कुमारी पौडेल (ग्रा.यु.सि. बिद्यालय प्रध्यानाध्यापक)

सदस्य:- चन्द्र बहादुर श्रेष्ठ (यसम बिद्यालय प्रध्यानाध्यापक)

७. निर्णय नं. ७, प्रस्ताव नं. ७ माथि आवश्यक छलफल गर्दा राष्ट्रिय दलित आयोगको चं नं. ४९ मिति २०७९/०४/३० गतेको प्राप्त पत्रानुसार स्थानीय तहहरुबाट दलित समुदायको जात/थर सूचीकरण गर्न दलित जातिय अनुसूची विवरणमा समावेश नभएका तथा छुटेका जात/थरहरु भएमा पत्रचार गर्ने भनि आएको हुँदा सो दलित जातिय अनुसूची विवरणमा यस गाउँपालिका भित्रका सबै दलित जात तथा थरहरु समावेश भइकोले सोही अनुसार पत्रचार गर्ने सर्वसम्मतबाट निर्णय गरियो ।

८. निर्णय नं. ८, प्रस्ताव नं. ८ माथि आवश्यक छलफल गर्दा आफ्नो वडाभित्र रहेका नियमानुसार भूमिहिन दलित तथा सुकुम्बासीहरुको तथ्यांक पहिचान तथा संकलन गर्न वडा समितिलाई निर्देशन प्रदान गर्ने सर्वसम्मतबाट निर्णय गरियो ।

९. निर्णय नं. ९, प्रस्ताव नं. ९ माथि आवश्यक छलफल गर्दा गर्दा कृषि तथा पशुपन्छी विकास मन्त्रालय सिंहदरबार, काठमाण्डौंको मिति २०७९/०४/०५ गते प्रकाशित बाँझो तथा उपयोगमा नआएको कृषि योग्य जग्गामा उत्पादन प्रवर्धन कार्यक्रम सञ्चालन सम्बन्धमा स्थानीय तहहरुलाई अनुरोध विषयक सूचना अनुसार बाँझो तथा उपयोगमा नआएको कृषि योग्य जग्गामा उत्पादन प्रवर्धन कार्यक्रम सञ्चालनको लागि गाउँपालिकाको आर्थिक विकास समितिले सूचना अनुसारको प्रस्ताव तयार गरी आगामि कार्यपालिका बैठकबाट अनुमोदन गराई सम्बन्धीत निकायमा समयमै पेश गर्ने व्यवस्था मिलाउन निर्देशन प्रदान गर्ने सर्वसम्मतबाट निर्णय गरियो ।

१०. निर्णय नं. १०, प्रस्ताव नं. १० माथि आवश्यक छलफल गर्दा मृगौला प्रत्यारोपण गरेका, डायलाईसिस गराईरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षाघातका बिरामीलाई औषधि उपचार वापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०७८ अनुसार कार्यान्वयन गर्ने तथा मन्त्रालयबाट सोधभर्ना उपलब्ध नभए सम्मका लागि आर्थिक बर्ष ०७९/८० को स्वीकृत कार्यक्रम अन्य सामाजिक सुरक्षा शिर्षकबाट व्ययभार हुने गरी व्यवस्थापन गर्ने सर्वसम्मतबाट निर्णय गरियो ।
११. निर्णय नं. ११, प्रस्ताव नं. ११ माथि आवश्यक छलफल गर्दा सुन्तले पोखरी, वडा नं. २ तथा पानी मुनि धारो पोखरी, वडा नं. १ आयोजना कार्यान्वयनका विषयमा केहि द्विविधा सिर्जना भएकोले ताँहा बस्तुस्थितिको अनुगमन, मूल्यांकन, छानबिन तथा प्रतिवेदन समेत गर्ने गरी नियम, कानूनको अध्ययन गरी एक उच्चस्तरीय छानबिन समिति आगामि कार्यपालिकाको बैठकबाट गठन गर्ने सर्वसम्मतबाट निर्णय गरियो ।
१२. निर्णय नं. १२, प्रस्ताव नं. १२ माथि आवश्यक छलफल गर्दा आर्थिक बर्ष ०७९/८० को विनियोजनबाट बाँकि रहेको आर्थिक बर्ष ०७८/७९ को अल्या रकमबाट कार्यालयलाई आवश्यक सवारी साधन खरिद गर्ने सर्वसम्मतबाट निर्णय गरियो ।
१३. निर्णय नं. १३, प्रस्ताव नं. १३ माथि आवश्यक छलफल गर्दा आर्थिक बर्ष ०७९/८० मा विनियोजित चालु खर्च अन्तरगतका शिर्षकहरुमा वडागत रकम विभाजन गरी खर्च गर्नका लागि आवश्यकता र औचित्यका आधारमा वडाध्यक्षले वडा समिति समेतमा छलफल गराई आगामि कार्यपालिकाबाट उपयुक्त निर्णय गर्ने सर्वसम्मतबाट निर्णय गरियो ।
१४. निर्णय नं. १४, प्रस्ताव नं. १४ माथि आवश्यक छलफल गर्दा लिखु गाउँपालिका वडा नं. ८ मा कार्यालय रहने गरी राष्ट्रिय बाणिज्य बैंकसँग शाखा कार्यालय स्थापना गर्नलाई माग गर्ने सर्वसम्मतबाट निर्णय गरियो ।
१५. निर्णय नं. १५, प्रस्ताव नं. १५ माथि आवश्यक छलफल गर्दा लिखु गाउँपालिका वडा नं. ८ टारकेराबारीको खुट्टेको डिलबाट लिखु तामाकोसि गाउँपालिका वडा नं. २ पोकु डाँडासम्म जोड्ने तथा लिखु गाउँपालिका वडा नं. ३ महादेवस्थानबाट रामेछाप नगरपालिका वडा नं. ३ हिमगंगा मा.बि.

कुमलटार सम्म जोङ्ने झोलुंगे पुल आयोजनाहरु सस्पेन्सन ब्रिज डिभिजन कार्यालय पुल्चोक ललितपुरसँग माग गर्ने सर्वसम्मतबाट निर्णय गरियो ।

१६. निर्णय नं. १६, प्रस्ताव नं. १६ माथि आवश्यक छलफल गर्दा कार्यपालिका बैठक आवश्यकता अनुसार बस्ने सर्वसम्मतबाट निर्णय गरियो ।